



चम्पादेवि गाउँपालिकाद्वारा प्रकाशित
कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्थापन

भाग-२

कार्यविधि

चम्पादेवी गाउँपालिकाको कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि, २०७५

कार्यपालिकाबाट पारित मिति : २०७५।१।२६
प्रमाणीकरण मिति : २०७५।१।२८

२०७५ सालको कार्यविधि नं. १०

प्रस्तावना :

संबिधानत : कृषि तथा पशुपालन, कृषि उत्पादनको व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी, कृषि सडक, साना सिचाई लगायत कृषि प्रसार कार्यक्रमको संचालन, व्यवस्थापन र सोको नियमन गर्ने जिम्मेवारी एकल अधिकार को रूपमा स्थानिय सरकारमा निहित रहेको छ । यसैलाई आधारमनि संघिय व्यवस्थाका संसदले स्थानिय सरकार संचालन ऐन २०७४ समेत पारित गरिसकेको छ । सो ऐनले स्थानिय तहको काम कर्तव्य र अधिकारहरूलाई विस्तृतरूपमा परिभाषित गरेको छ र सबै स्थानीयतहहरूले यसलाई कार्यान्वयन गरिरहेका छन् ।

उक्त परिप्रेक्षमा यस गाउँ पालिकाले संबिधान र ऐनले प्रावधान गरेका अधिकार को उपयोग गरी कृषिको व्यवसायीकरण र कृषि उद्यमसिलताको विकासगरि स्थानीय तहमानै रोजगारिका अवसरहरूको सृजना गर्दै कृषकहरूको आयस्तर बढ्दी गर्ने लक्ष्य यस गाउँपालिका को छ । यसलाई पुरा गर्न यस गाउँपालिकाले आफ्नो कार्यक्षेत्र भित्र प्राथमिकताका आधारमा कृषि विकास कार्यक्रम तर्जुमा र सोको प्रभावकारि संचनलन तथा व्यवस्थापन गर्दै कृषकहरूको माग र आवस्यकता अनुसारका उपयुत कृषि प्रविधिहरू तथा सेवाहरू सर्वशुलभ रूपमा उपलब्ध गराउनु अनिवार्य भएकोले ऐनको दफा १०२ को उपदफा २ को अधिनमा रहि यो “चम्पादेवी गाउँपालिकाका कृषि विकास कार्यक्रम संचनलन तथा व्यवस्थापन कार्यविधि “२०७५” तयार गरि जारि गरिएको छ ।

परिच्छेद १

नाम, परिभाषा र उद्देश्य

१. नाम र प्रारम्भ

- क. यस कार्यविधिको नाम “चम्पादेवी गाउँपालिकाको कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधी, “२०७५” रहेको छ।
- ख. यो कार्यविधी चम्पादेवी गाउँ कार्यपालिकाले पारित गरेको मितिदेखि लागु हुनेछ।

२. परिभाषा

बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,

- क) “अध्यक्ष” भन्नाले चम्पादेवीगाउँपालिकाको अध्यक्ष सम्फन्तु पर्छ।
- ख) “उपाध्यक्ष” भन्नाले चम्पादेवीगाउँपालिकाको उपाध्यक्ष सम्फन्तु पर्छ।
- ग) “ऐन” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई बुझाउँछ।
- घ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले चम्पादेवी गाउँपालिका प्रशासकीय प्रमुखको रूपमा काम गर्न जिम्मेवारी तोकिएको प्रशासकीय अधिकृतलाई सम्फन्तु पर्छ।
- ड) “कानून” भन्नाले संघीय कानून, प्रदेश कानून र स्थानीय कानून सम्फन्तु पर्छ।
- च) “कार्यपालिका” भन्नाले चम्पादेवी गाउँ कार्यपालिका सम्फन्तु पर्छ।
- छ) “कार्य विधि” भन्नाले “चम्पादेवी गाउँपालिका कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधी, “२०७५” लाई सम्फन्तु पर्दछ।
- ज) “कृषि” भन्नाले जीवन धान्न र विकास/बृद्धि का लागि आवश्यक खाना, रेशा, जैविक उर्जा, जडिवुटि र अन्य बस्तु उत्पादन गर्न प्रयोग गरीने वीरुवा, पशुपन्छि (माछा समेत) र ढुसी (च्याउजात को खेती वा पालन र प्रजनन सम्बन्धि कार्य भन्ने बुझाउँदछ।
- झ) “कृषक” भन्नाले कृषि वा कृषि क्षेत्रमा संगलग्न कृषक, उद्धमी र व्यवसायी भन्ने बुझाउँदछ।

- ज) “गाउँपालिका” भन्नाले संविधान बमोजिम स्थापना भएका चम्पादेवी गाउँपालिका सम्झनु पर्छ । यसले गाउँ कार्यपालिकालाई समेत जनाउने छ ।
- ट) “गाउँसभा” भन्नाले संविधानको धारा २२२ को उपधारा ९१० बमोजिमको चम्पादेवी गाउँ सभा सम्झनु पर्छ ।
- ठ) “जिल्ला समन्वय समिति” भन्नाले संविधानको धारा २२० को उपधारा ९३० बमोजिमको ओखलदुडा जिल्ला समन्वय समिति सम्झनु पर्छ ।
- ड) “जिल्ला सभा” भन्नाले संविधानको धारा २२० को उपधारा ९१० बमोजिमको ओखलदुडा जिल्ला सभा सम्झनु पर्छ ।
- ढ) “पदाधिकारी” भन्नाले चम्पादेवीकार्यपालिकाको अध्यक्ष, प्रमुख, उपाध्यक्ष, उपप्रमुख, वडा अध्यक्ष तथा कार्यपालिकाका अन्य सदस्य सम्झनु पर्छ ।
- ण) “प्रदेश” भन्नाले संघीय इकाइमा विभाजन गरिएको नेपालको संघीय इकाइको १ नं प्रदेश सम्झनु पर्दछ ।
- त) “बिषयगत शाखा” भन्नाले चम्पादेवी गाउँपालिकामा कृषि क्षेत्रको विकासका लागि स्थापना भएका महाशाखा, शाखा, इकाई तथा सेवाकेन्द्रलाई जनाउँदछ । यसले अन्य विषयगत क्षेत्रको विकासकालागि चम्पादेवी गाउँपालिकामा स्थापना भएका शाखा वा महाशाखालाई समेत जनाउँदछ ।
- थ) “मन्त्रालय” भन्नाले कृषि विषय हेतौ नेपाल सरकारको संघीय मंत्रालय सम्झनु पर्छ । यस शब्दले कृषि विषय हेतौ प्रादेशिक मंत्रालयलाई समेत जनाउँदछ ।
- द) “योजना” भन्नाले आयोजना, परियोजना तथा कार्यक्रम समेतलाई जनाउँदछ ।
- न) “वडा” भन्नाले चम्पादेवीगाउँपालिकाको वडालाई सम्झनु पर्छ ।
- प) “वडा अध्यक्ष” भन्नाले चम्पादेवीगाउँपालिकाका वडाका अध्यक्ष सम्झनु पर्छ ।

- फ) “वडा समिति” भन्नाले संविधानको धारा २२२ को उपधारा ९४० धारा २२३को उपधारा ९४० बमोजिमको चम्पादेवी गाउँपालिकाको वडा समिति सम्फनु पर्छ ।
- ब) “सदस्य” भन्नाले,
- गाउँपालिकाको सम्बन्धमा चम्पादेवी गाउँ सभा वा गाउँ कार्यपालिकाको सदस्य सम्फनु पर्छ, र सो शब्दले गाउँ सभा वा गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष वा वडा समितिको सदस्यलाई समेत जनाउँछ ।
 - जिल्ला सभाको सम्बन्धमा ओखलढुडा जिल्ला सभा तथा जिल्ला समन्वय समितिको सदस्य सम्फनु पर्दछ, र सो शब्दले ओखलढुडा जिल्ला सभाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख समेतलाई जनाउँदछ ।
 - कृषि समितिको सम्बन्धमा चम्पादेवी गाउँपालिकामा कृषि कार्यक्रम संचालन र व्यवस्थापन गर्न चम्पादेवी गाउँपालिकामा गठन भएको कृषि समिति तथा उप समितिका संयोजक, उप संयोजक तथा सदस्य समेतलाई जनाउँछ ।
- भ) “समिति” भन्नाले यस कार्यविधिको व्यवस्था अनुसार चम्पादेवी गाउँपालिकामा गठन भएको कृषि विकास समिति तथा उपसमितिलाई जनाउँदछ ।
- म) “संविधान” भन्नाले नेपालको संविधानलाई सम्फनु पर्दछ ।
- य) “संघ” भन्नाले संघीय संरचनाको सबै भन्दा माथिल्लो इकाइको रूपमा रहने संघीय तह सम्फनु पर्दछ ।
- र) “स्थानीय तह” भन्नाले चम्पादेवी गाउँपालिकालाई जनाउँदछ ।

३. कार्यविधिको उद्देश्य

यस कार्यविधीको मूल उद्देश्य पालिकाले आफ्नो कार्यक्षेत्र भित्र अबलम्बन गर्ने कृषि विकास कार्यक्रम को तर्जुमा, सोको प्रभावकारि संचालन तथा व्यवस्थापन मा सहयोग पुर्याउने र कृषपरिवारलाई कृषि संबन्धि सेवा प्रवाह गर्ने रहेका छ । यसका विशिष्ट उद्देश्यहरू देहाय अनुसार रहेका छन् ।

- क) कृषि सेवा प्रवाहका लागि अवस्यक संस्थागत संरचना बनाउन र सोको प्रभावकारि परिचालनमा सहयोग गर्ने ।
- ख) गाउँपालिकाको बार्षिक तथा आबधिक कृषि विकास योजना तर्जुमा गर्न सहयोग पुर्याउने ।
- ग) कार्यक्रम तर्जुमा तथा संचालनमा राजनैतिक तथा प्रशासनीक जवाफदेहिता बढ्दि गर्न सहयोग गर्ने ।
- घ) कृषि विकास कार्यक्रम संचालनका लागि आवस्यक नीति निर्माण तथा मापदण्ड निर्धारण गर्न सहयोग पुर्याउने

परिच्छेद २

४. कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्थापन

गाउँपालिकाको कर्मचारि व्यवस्था तथा संगठन संरचना

- क) चम्पादेवी गाउँपालिकाले आवस्यकता र प्राथमिकता अनुसार कृषि क्षेत्रको समग्र विकासका लागि कार्य संचालन गर्न गराउन गाउँपालिकाले पारित गरेको कार्य विभाजन नियमावली बमोजिम कृषि महाशाखा र शाखा स्थापना गर्ने छ । त्यस्तै वडा वा सेवा केन्द्रस्तरमा समेत कृषि कार्यक्रम संचालन व्यवस्थापन गर्न आवस्यक प्राविधिक सेवा प्रयोग गर्न सहजीकरणका लागि कृषि इकाईको स्थापना गर्ने छ । ऊक्त महाशाखा र शाखाको काम, कर्तव्य र जिम्मेवारी स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रीह गाउँपालिकाले पारित गरेको कार्य विभाजन नियमावलीमा व्यवस्था भए बमोजिम हुनेछ ।
- ख) ऊक्त महाशाखा वा शाखा तथा वडा वा सेवाकेन्द्रमा कति स्थायी र करारका कर्मचारी रहने छन भन्ने विषय गाउँपलीकाले इल सर्भे गरि पारित गरेको संगठन संरचना अनुसार हुने छ ।
- ग) चम्पादेवी गाउँपालिकाले श्रोत साधनको अधिकतम उपायोग र लागत न्यूनिकराण लागिका अन्य सरकारी, गैहसरकारि संघ संस्था तथा निजी क्षेत्रका सेवा प्रदायकहरु संग साझेदारी गरि कृषि सेवा प्रवाह गर्ने छ ।
- घ) चम्पादेवी गाउँपालिकाले आवस्यकतानुसार स्थानीय कृषि श्रोत व्यक्तिहरु को विकास तथा परिचालन गरि कृषि सेवाको विस्तार गर्ने छ ।

ड.) गाउँपालिका क्षेत्रमा संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ परिच्छेद ३ मा निर्धारण भएका कृषि विकासका कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न गराउन आवस्यक कार्यक्रम तर्जुमा, स्थानिय कृषि विकासका निती नियम, कार्यविधी, मापदण्ड निर्धारण तथा जनप्रतिनिधिहरूको कार्यक्रम प्रति जबाफदेहिता सुनिश्च गर्न गाउँपालिकाले पारित गरेको कार्य विभाजन तथा कार्यसम्पादन नियमावलीको अधिनमा रही सामाजिक समबेसिताका आधारमा पालिका तथा वार्ड स्तरीय कृषि विकास समिति गठन गरिने छ । समिती को गठन, तथा सोको काम कर्तव्य अनुसूची १ वमोजिम हुनेछ ।

परिच्छेद ३

स्थानिय कृषि विकासका निती नियम, कार्यविधी, मापदण्ड निर्धारण तथा कृषि विकास योजना तर्जुमा,

५. स्थानिय कृषि विकासका निती नियम, कार्यविधी, मापदण्ड निर्धारणः

- स्थानीय सरकार संचालन ऐन को परिधिभित्र रहेर गाउँपालिकाले कृषि विकाशको लागि स्थानीय ऐन, नीतिनीयम तथा कार्यक्रम संचालनक लागि आवस्यक मापदण्ड बनाइ सो को आधारमा कार्यक्रम संचालन गर्नु पर्ने छ ।
- स्थानीय नीति नियम तर्जुमा गर्दा महिला कृषक, बैदेसीक रोजगारी मा रहेका घर परिवार का सदस्यहरू, कृषि उद्धमी, साना तथा व्यवसायीक कृषकहरूका लागि लच्छत गरि सामाजिक समबेसिताका आधार मा नीति निर्माण गरि लागु गर्ने ।

६. स्थानीय कृषि विकास योजना र बजेट तर्जुमा:

क. योजना तर्जुमा

- गाउँपालिकाले अनुसूची १ वमोजिम गठित कृषि विकास समिति को सहयोगमा भूगोल अनुसार प्राविधिक रूपले उपयुक्त हुनेगरी कृषिक्षेत्रको प्राथमिकता निर्धारण गर्ने छ ।
- गाउँपालिकाले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन कृषि विकास योजना तर्जुमा गरी सम्बन्धित कार्यपालिकाबाट स्वीकृत गराई राख्ने र

उक्त योजनामा लिएका नीति रणनीतिलाई आवस्यकतानुसार सम्बन्धित गाउँपालिकाको आवधिक योजनामा समावेश गरी लागु गर्ने गराउने ।

- गाउँपालिका बाट बजेट पूर्वानुमान र मार्गदर्शन प्राप्त भए पछि समितिको बैठक बाट बडास्तर र गाउँपालिका स्तरीय बजेट पूर्वानुमानलाई बाँडफाँट गर्ने कृषि विषयक सबै सरोकारवालाको बैठक आयोजन गर्ने र शाखागत वा बडागत बाँडफाँट गर्ने र योजना तर्जुमा मा सहभागिता जनाउन कार्यक्रम समेत स्वीकृत गर्ने ।
- उक्त स्वीकृत विषयगत क्षेत्र र आवधिक योजनाले लिएका लक्ष र उद्देश्य प्राप्तिका लागि वार्षिक योजना तर्जुमाको सिलसिलामा बजेट पूर्वानुमान र मार्गदर्शन मा समावेश गर्न सम्बन्धित गाउँपालिकासंग समन्वय गर्ने छ ।
- गाउँपालिकाले कृषि विकास को योजना तर्जुमा गर्दा साना तथा मझौला सिंचाईको योजनालाई समेत समावेस गरि बनाउनु पर्ने छ । स्थानीय तहमा सिंचाई का योजना बनाउदा तथा सो को कार्या संचालन गर्दा जलउपभोक्ता समिति को सक्रिय सहभाकिता सुनुस्थित गर्नु पर्ने छ ।
- योजनाको प्राथमिकता निर्धारण, तर्जुमा तथा कार्यान्वयन अनुसूची २ बमोजिम हुनेछ ।

परिच्छेद ४

७. अनुगमन, मुल्यांकन, समीक्षा र प्रतिवेदन

क. अनुगमन

- योजना वा कार्यक्रमको एकल वा संयुक्त अनुगमनको व्यवस्थाकालागि अनुगमन कार्यको कार्यतालिका गाउँपालिकाको अनुगमन समितिबाट स्वीकृत गराई राख्ने र बजेट समेत छुट्ट्याउने
- कृषि समितिले आवस्यकतानुसार को टोली गठन गरी नियमित अनुगमनको व्यवस्था मिलाउने छ
- अनुगमनका क्रममा नीति, योजना, कार्यक्रम तथा आयोजनाहरूमा निम्न कुराको विश्लेषण गर्ने

- श्रोतसाधनको प्राप्ति र प्रयोग स्वीकृत बजेट र समयतालिका अनुसार भए नभएको
- अपेक्षित प्रतिफल समयमै र लागत प्रभावकारी रूपमा हासिल भए नभएको
- कार्यान्वयन क्षमता के कस्तो छ,
- के कस्ता समस्या र बाधा व्यवधान देखिएका छन् र तिनको समाधानका निमित्त के कस्ता उपाय अवलम्बन गर्नु पर्छ र
- सूचना प्रविधिको उपयोगबाट अनुगमन सूचना प्रणाली वर्तमानमा स्थापित गर्दा उपयुक्त हुने हुनाले अनुगमनका लागि उपयुक्त प्रणाली विकास गर्ने
- गाउपालिकामा अनुगमन र सुपरिवेक्षणकालिगि उपाध्यक्षको संयोजकत्वमा गठित संस्थागत संयन्त्रको व्यवस्था भएकोले उक्त संयन्त्र संग समितिले समन्वय गरी अनुगमनको व्यवस्था गर्ने
- स्थानीय कृषि विकास समितिले पनि आफु अन्तर्गत संचालित कार्यक्रमहरूको समयमै अनुगमन गर्न कृषि विकास समितिको संयोजक वा अन्य सदस्यको संयोजकत्वमा सम्बद्ध शाखाका प्रमुख वा निजको प्रतिनिधि, गैरसरकारी संस्थाको प्रतिनिधि, कृषक समूहको प्रतिनिधि, सहकारी संस्थाको प्रतिनिधि रहेको अनुगमन उप समिति गठन गर्ने र त्यस्को सचिव कृषि शाखा वा महाशाखाका प्रमुखले तोकेको अधिकृत कर्मचारी हुने व्यवस्था मिलाउने
- उक्त उपसमितिले आफ्नो कार्यविधि आफै बनाउने छ, र संयुक्त वा एकल अनुगमनको व्यवस्था समेत गर्ने छ, यस उप समितिले उपलब्ध (OUTPUT) र परिणाम (OUTCOME) को मापन सूचक तयार गरी स्वीकृत गराई राख्ने छ। त्यस्तै कृषि सम्बद्ध अन्य सरोकारवाला गैर सरकारी संस्था, निजी र सहकारी क्षेत्र एवं विकास साफेदार का बीचमा पनि अनुगमन प्रणालीका सूचक निर्धारण गरी कृषि समितिको अनुगमन प्रणालीमा समाहित गर्न सकिने सूचक निर्धारण गरी लागु गरिने छ। अनावश्यक सूचनाहरू माग नगर्ने र आवस्यक सूचना नछुटाउने नीति समेत अवलम्बन गर्ने
- यसरी सूचक तयार गर्दा स्थानीय गाउँपालिकालाई कृषि क्षेत्रको के आधारभूत सूचना उपलब्ध गराउनुका साथै आवधिक योजनामा

निर्दिष्ट गरेका विषयक्षेत्रगत सूचक हरुसंग मिलान गर्न समन्वय गरी तदनुसारको प्रतिवेदन पठाउने व्यवस्था गर्ने

- जिल्ला समन्वय समिति र प्रादेशिक सरकारमा पठाइने सूचना बारेमा पनि पूर्व जानकारी ततस्तत निकायबाट माग गर्ने
- अनुगमन प्रणालीलाई नियमित र व्यवस्थित बनाउन सबै कार्यक्रम र भौगौलिक क्षेत्रमा पुग्न संभव न भए नमूनाको रूपमा केही बडामा र समष्टि व्यवस्थापनको अनुगमन मापनका सूचक तयार गरी तदनुसार अनुगमन गर्ने व्यवस्था समेत मिलाउने
- स्थानीय प्राथमिकता प्राप्त, बहुर्विधि वा पूँजिगत लगानी अत्यधिक भएका योजना, कार्यक्रमहरूका लागि छुट्टै सूचक तयार गरी नियमित अनुगमन गर्ने प्रणाली स्थापित गरिने छ, र देखा परेका समस्या समयमै समाधान गरी योजना कार्यक्रम सुचारू गराउने व्यवस्था मिलाउने
- अनुगमन कार्यकालागि लाग्ने अनुमानित बजेट समेत यसउप समितिले तय गरी समितिमा पेश गर्ने छ
- समितिले विषयगत शाखा वा महाशाखालाई पनि सुपरिवेक्षण तथा अनुगमनका लागि बजेटको व्यवस्था गरी अनुगमन गर्न गराउन आवश्यक निर्देश दिने
- यसरी अनुगमन गराई विषयगत कृषि समिति र गाउपालिका र स्थानीय तहको समितिमा नियमित प्रतिवेदन लिने व्यवस्था गर्नेस र
- अनुगमन, मुल्ल्यांकन मा जिल्ला समन्वय समितिको समेत भूमिका रहने हुँदा विकास गरिएका अनुगमन सूचक, कार्यतालिका आदिबारे सम्बन्धित कार्यपालिका मार्फत जिल्ला समन्वय समितिमा समेत पठाउने ।

ख. मध्यावधि मुल्यांकन

- स्थानीय गाउँपालिकामा आवधिक योजना तयार गरी संचालनमा ल्याएको छ, भने उक्त योजनाको समष्टि उपलब्धि र परिणाम को मापन हुने गरी बाह्य निकाय वा विशेषज्ञबाट मध्यावधि मुल्लायांकन गर्ने प्रणाली अबलम्बन गर्नेस र

- वहु वर्षीय योजना वा प्राथमिकता प्राप्त योजना हरुको पनि मध्यावधि मुल्ल्यांकन गरिने प्रणाली अबलम्बन गर्ने ।

ग. अन्तिम मुल्यांकन

- योजनाका बहुतर लक्ष र उद्देश्य हाँसिल भए नभएको, कहाँ, के कस्ता सबल र कमजोर पक्ष रहन गए विश्लेषण गरी व्यवस्थापनलाई उपयुक्त नीति, रणनीति तय गर्न मदत पुरयाउन व्यवस्थाकालागि अन्तिम मुल्यांकन को व्यवस्था गर्ने ।
- स्थानीय गाउँपालिकाले तयार गरेको आवधिक योजनाको समष्टि अन्तिम प्रभाव मुल्ल्यांकन गर्ने प्रावधान राख्ने
- मूल्यांकन प्रणालीमा कृषिक्षेत्रको समेत प्रभाव मुल्ल्यांकन गर्न गराउन व्यवस्था मिलाउनेस र
- आन्तिम मुल्ल्यांकनका लिए तेस्रो पक्षका विज्ञ बाट गर्नु गराउने व्यवस्था गर्ने ।

घ. समीक्षा

- स्थानीय गाउँपालिकामा प्रत्येक चौमासिक र बार्षिक रूपमा संचालित सबै योजना, कार्यक्रम, आयोजना वा कृयाकलापहरुको प्रगति समीक्षा सम्बन्धित कार्यपालिकाले गर्ने हुनाले कृषि विकास समितिले पनि समिति अन्तर्गतका सबै कार्यक्रमको समितिमा समीक्षा गरी समीक्षाको निचोड सम्बन्धित कार्यपालिकाको समीक्षा बैठकमा पेश गर्ने ।
- यस्तो समीक्षा बैठकको आयोजन गाउँपालिकाको बैठक बस्नु अगाडी निश्चित गर्ने
- यस समीक्षा बैठकमा सरोकारबाला सबै सरकारी, गैरसरकारी, निजी, सहकारी, विकास साफेदारहरुको सहभागिता सुनिश्चित गर्ने ।
- समीक्षामा आँकडा प्रस्तुति गर्नु भन्दा पनि देखा परेका मुद्दा, समस्याहरुबाटे छलफल गर्ने र समस्या समाधानका सहज उपायको खोजि गर्ने र कुन तहबाट उक्त समस्या समाधान हुने हो सोको समेत जिम्मेवारी तोक्ने कार्य गर्ने ।
- कृषि विषयक पूजिगत खर्चमा कमी हुनुमा देखापरेका समस्याको समेत समयमै निदान गरिने गरी समाधान खोज्ने

- स्थानीय, प्रादेशिक वा राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको २(२ महिनामा समीक्षा गरिने प्रणाली अबलम्बन गर्ने ।
- विकास साभेदारहरुको सहयोगमा संचालित योजना को समीक्षा समेत गर्ने र
- समीक्षा बैठकमा प्राप्त गुनासाहरुलाई समेत सम्बोधन गर्ने ।

ड. प्रतिवेदन

- गाउँपालिकाले पारित गरेको आर्थिक कार्यविधी अनुसारको ढाँचामा आर्थिक प्रतिवेदन हरु मासिक रूपमा अखिल्यार प्राप्त महाशाखा वा शाखा प्रमुखले तोकिएको कार्यालय वा निकायमा पठाउने ।
- भौतिक प्रगति प्रतिवेदन साधारणतया चौमासिक भुक्तान भएको ७ दिन भित्र अखिल्यार प्राप्त महाशाखा वा शाखा प्रमुखले सम्बन्धित गाउँपालिकामा पठाउने व्यवस्था मिलाउने ।
- यसका लागि कृषिसंग सम्बद्ध सबै सरोकारवाला बाट समय मै प्रतिवेदन संकलन गरी निश्चित फरम्याटमा राखि एककृत गरी सम्बन्धित गाउँपालिकाको कार्यालयमा पठाउनु पर्ने भएकोले कृषि संग सम्बद्ध निकाय हरुले पनि आ आफ्नो निकायको भौतिक प्रतिवेदन समितिका सचिव वा शाखा, महाशाखा प्रमुख समक्ष पठाउने र
- चौमासिक प्रतिवेदनमा भौतिक प्रगतिका साथै आय व्ययको समग्र स्थिति प्रस्तुत गरिने व्यवस्था गर्ने ।

च) कार्यक्रम कार्यान्वयन प्रतिवेदन

- अखिल्यारि प्राप्त प्रतेक निकायले मासिक रूपमा वित्तीय र प्राथमिकता प्राप्त कार्यक्रमको दुइ,दुइ महिनामा र अन्य सबै कार्यक्रमको चौमासिक रूपमा भौतिक प्रगति प्रतिवेदन तोकिएको ढाँचामा सम्बन्धित कार्यपालिकामा पठाउने ।
- यसरी पठाएको प्रतिवेदन सम्बन्धित विषयगत समितिको सचिवलाई समेत उपलब्ध गराउने
- प्राथमिकता प्राप्त योजनाको २/२ महिनामा प्रमुख वा अध्यक्ष ले कार्यपालिकामा समीक्षा गरी वाधा अडकाउ भए फुकाउने र समयमा प्रगति हाँसिल गर्ने रणनीति समेत तय गर्ने ।

- चौमासिक समीक्षा: विषयगत समिति र विषय क्षेत्रगत समिति (कृषि) मा समेत प्रगति प्रतिवेदनमा कार्यपालिकामा समीक्षा हुनु भन्दा अगाडि नै समीक्षा गरि विषय क्षेत्रगत समितिका सयोजकले एकमुष्ट प्रगतिको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्ने र देखापरेका प्रमुख मुद्दा वा समस्या प्रस्तुत गरी समधानको उपाय समेतको रणनीति बैठकबाट तय गर्ने ।
- चौमासिक प्रगति प्रतिवेदन जिल्ला समन्वय समिति, प्रदेश वा संघीय सरकारको सम्बन्धित मंत्रालयमा एकिकृत गरी महिना भुक्तान भएको १५ दिन भित्र प्रस्तुत गर्ने ।
- वार्षिक प्रतिवेदन पठाउने सम्बन्धित कार्यपालिकाले वार्षिक प्रतिवेदन तोकिएको ढाँचामा आर्थिक वर्ष भुक्तान भएको एक महिना भित्र सम्बन्धित जिल्ला समन्वय समिति, प्रदेश तथा संघीय मंत्रालयमा पठाउनु पर्ने र
- प्रगतिस्थितिको आधारमा कर्मचारीको कार्यसम्पादन मुल्ल्यांकन गर्ने प्रणाली स्थापित गर्ने यसकालागि प्रतेक कर्मचारीको कार्य जिम्मेवारी विवरण प्राप्त गरी तदनुसार कर्मचारीको कार्यसम्पादन मुल्ल्यांकन गर्ने ।

परिच्छेद ५

८. रकम प्रवाह प्रकृया र कोष व्यवस्थापन (बजेट निकासा, आमदानीका प्रमुखश्रोत, कोष व्यवस्थापन र संचालन) खर्च गर्ने अख्तियारी र कार्यविधि
९. संघ र प्रदेश सरकारबाट स्थानीय गाउँ कार्यकार्यपालिका मा सशर्त, विशेष वा सम्पूरक अनुदानको रूपमा कृषि क्षेत्रको बजेट प्राप्त वा निकासा हुनेछ र सम्बन्धित गाउँकार्यपालिकाले पनि आफ्नो आय वा समानिकरण अनुदानबाट रकम थप गरी पठाउन सक्ने छ ।
१०. बैदेशिक श्रोतको अनुदान, ऋण वा प्राविधिक सहायता अन्तर्गतको रकम समेत सशर्त रूपमा स्थानीय पालिकाले निकासा पठाउने छ ।
११. यसरि कृषि क्षेत्रकालागि प्राप्त भएको रकम सम्बन्धित सभाबाट बजेट स्वीकृत भएको सात दिन भित्र गाउँपालिकाको अध्यक्ष वा प्रमुखले

सम्बन्धित प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अखिलयारी प्रदान गर्ने छ ।

- घ. प्रमुख प्रशासकीय अधिकृतले अखिलयारी प्राप्त भएको १५ दिन भित्र सम्बन्धित महाशाखा वा शाखा प्रमुख र वडा सचिवलाई कार्यक्रम र बजेट सहित प्रचलित कानून बमोजिम खर्च गर्ने गरी अखिलयारी दिइने व्यवस्था रहेकोले कृषि महाशाखा वा शाखाले पनि गाउँकार्यपालिकाका प्रमुखप्रशासकीय अधिकृतले मागेको विवरण उपलब्ध गराई समयमै बजेट निकासा गराउने ।
- ङ. कृषि शाखा, महाशाखाले आफुलाई प्राप्त अखिलयारी र कार्यान्वयन मार्ग दर्शन सम्बन्धित कृषि समितिमा पेश गर्ने र कार्य जिम्मेवारी तालिका बमोजिम जिम्मेवार पदाधिकारीलाई कार्यक्रमको बाँडफाँट गरी खर्च गर्न गराउने निर्देशन दिनेछ ।
- च. प्राप्त वस्तुगत सहायता वितरण भन्दा अगाडि गुणस्तर यकीन गरी निश्चित भए पछिमाथ्र वितरणको व्यवस्था मि कृषि कार्यक्रममा वस्तुगत सहायता तथा अनुदान समेत वितरण गर्नु पर्ने हुनाले कहाँ, कस्तै, कहिले र कसरी वितरण गरिने हो सोको बाँडफाँट समितिबाट गरी जिम्मेवारी किटान गरिने छ ।
- छ. अनुदान र सहुलियत वितरण सम्बन्ध छुटै काय्‌विधि सम्बन्धित कार्यपालिकाबाट पारित गराई राख्नु पर्ने छ ।
- ज. प्राप्त वस्तुगत सहायता वितरण भन्दा अगाडि गुणस्तर यकीन गरी निश्चित भए पछिमाथ्र वितरणको व्यवस्था मिलाइने छ ।
- झ. वस्तुगत सहायता अन्तर्गतको पैकेटहरु स्थानीय तहमै खरिद गर्नु पर्ने हो भने सार्वजनिक खरिद नियमावली बमोजिन खरिद योजनामा समावेश गरी समयमै खरिदको व्यवस्था मिलाइने छ ।
- ञ. स्थानीय किसानबाट खरिद गर्नु पर्ने हो भने गुणस्तरको यकिन गरी मात्र खरिद गरिने छ ।
- ट. विषयगत शाखा, महाशाखाले अखिलयारी प्राप्त भएको रकमको अखिलयारी प्राप्त अधिकृतले बारिक बजेट र चौमासिक विभाजनको परिधि भित्र रही खर्च गर्ने, लेखा राख्ने वा राख्न लगाउने, लेखापरीक्षण गर्ने गराउने, बेरुजु फर्छ्यौट गर्ने छ । यि सबैकार्यको जिम्मेवारी र उत्तरदायित्व सम्बन्धित अखिलयार प्राप्त अधिकारीको हुने छ ।

- ठ. खर्च खाता सम्बन्धित शाखा वा महाशाखा मा रहने हो वा एकीकृत कोष संचालन ९कल्जनभि तचभवकगचथ बअबयगलत० प्रणाली अन्तर्गत संचालन हुने हो महालेखा नियन्त्रक कार्यालयको निर्देशन बमोजिम हुने छ ।
- ड. अखिल्यार प्राप्त अधिकृतले खर्चको फाँटवारी र प्रतिवेदन सम्बन्धित गाउँपालिकामा मासिक रूपमा तोकिएको निर्दिष्ट ढाँचामा पठाउनु पर्ने छ ।
- ढ. चौमासिक रूपमा स्थानीय कार्यविधि ऐन बमोजिम बजेट निकासा माग गर्नु पर्ने छस
- ण. सम्बन्धित कार्यपालिकाले वार्षिक बजेटको २५% रकम पुँजीगत खर्चमा रकमान्तर गर्न सक्ने छ र पुँजीगत खर्चबाट चालूखर्चमा रकमान्तर गर्न पाइने छैन ।
- त. अन्य कार्य गाउँपालिकाले पारित गरेको कार्यविधि र तोके बमोजिम गर्नु पर्ने छ ।
- थ. कृषि कार्यक्रममा वैदेशिक सहायता अन्तर्गत को रकम भए सम्भौता बमोजिमको शर्तका अधिनमा रही खर्च गर्नु पर्ने छ र आर्थिक प्रतिवेदन तोकिएको ढाँचामा सम्बन्धित विकास साभेदारलाई समेत उपलब्ध गराउनु पर्ने छ ।
- द. यदि वैदेशिक सहयोगको प्राविधिक सहायता अन्तर्गत रकम संघीय सरकारको स्वीकृतिमा स्थानीय तह संग सम्भौता गरी कार्य संचालन गरिएको छ र रकम स्थानीय कोषबाट प्राप्त भएको छ भने द्वी पक्षीय सम्भौता बमोजिमका शर्त पालना गर्नु पर्ने छ र निजले मार्गेको फर्म्याटमा हिसाब बुझाउनु पर्ने छ ।
- ध. यि सबै कार्यको लेखापरीक्षणको जिम्मेवारी सम्बन्धित अखिल्यारी प्राप्त शाखा, महाशाखा प्रमुखको हुने छ र वार्षिक रूपमा लेखापरीक्षण प्रतिवेदन सम्बन्धित विकास साभेदारलाई समेत उपलब्ध गराउनु पर्ने छ ।
- न. लेखा सम्बन्धि सम्पूर्ण प्रतिवेदन वार्षिकरूपमा सम्बन्धित सभाको लेखा समितिमा प्रस्तुत गर्न सम्बन्धित कार्यपालिकामा प्रस्तुत गर्नु पर्ने छ र
- प. बजेट कार्यान्वयन गर्दा वितीय जोखिम न्यूनिकरण का कारण र निराकरणका उपाय समेत अबलम्बन गरी न्यूनिकरण गर्ने पहल गर्ने ।

परिच्छेद ६

९. पारदर्शिता, जबाबदेहिता तथा उत्तरदायित्व, प्रचार, प्रसार, सूचनाको हक र सुशासनका औजार हरुको प्रयोग, गुनासो व्यवस्थापन
- गाउँपालिकामा गरिने कृयाकलाप, प्रदान गरिने सेवा सुविधालाई पारदर्शी, उत्तरदायी, जबाबदेहि र प्रभावकारी रूपमा नागरिक प्रति सम्बेदनशिल भइ संचालन गर्ने ।
 - यसरी संचालन गर्दा नागरिकको व्यापक सहभागितामा संचालन गर्ने गराउने ।
 - गाउँपालिकामा कार्यक्रम संचालन गर्दा सुशासनका मूलभूत मान्यता जस्तै कानूनको शासन, आर्थिक अनुशासन, मानव अधिकारको पूर्ण प्रत्याभुति, विकेन्द्रीकरण तथा भ्रष्टाचारमुक्त प्रशासन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात गर्दै कार्य गर्ने संस्कृति अबलम्बन गर्ने ।
 - गाउँपालिकामा सुशासन कायम गर्न गराउन समितिले विशेष पहल गर्ने छ, र स्थानीय सरकारबाट कृषि कार्यक्रममा सुशासनको प्रत्याभुति दिलाउन असल शासनका निम्न मूल्य मान्यताको अबलम्बन गर्ने ।
 - स्थानीय कृषिकार्यक्रममा सम्बद्ध सबै कर्मचारी र संघ, संस्था स्थानीय गाउँपालिका प्रति उत्तरदायी भइ कार्य गर्ने छन् र तोकिएको जिम्मेवारी तोकिएको समयमा सम्पादन गरी जबाबदेही प्रशासन संचालन गर्ने ।
 - गाउँपालिकामा र कृषि समिति बीच कार्य जिम्मेवारीको स्पष्ट बाँडफाँट कार्य विभाजन नियमावलीमा व्यवस्थागरी गरिनुका साथै कृषिसम्बन्धि कार्यकालागि जिम्मेवार संस्थाकोरुपमा यस समितिको विकास गरिने छ, र समितिले पनि सम्बद्ध कार्यालयलाई कार्यजिम्मेवारी किटान गरी जिम्मेवार बनाउने ।
 - महा शाखा, शाखा, उपशाखा र इकाई कार्यालयले आफ्ना मातहतका कर्मचारीको कार्य विवरण तयार गरी तदनुसार जिम्मेवारी किटान गर्ने ।
 - कृषि समबद्ध सबै शाखा, महाशाखा प्रमुख बीचमा कार्यसम्पादन करार गरिने छ, र उक्त करारको संस्थागत रूपमा नियमित समीक्षा गर्ने गराउने व्यवस्था मिलाउने ।

- कृषि सम्बद्ध सबै महाशाखा, शाखा वा कार्यालय ले आफ्नो शाखा वा महाशाखाबाट उपलब्ध गराइने सेवा, सुविधा लाई निर्दिष्ट ढाँचामा नागरिक बडापत्रमा प्रकाशित गरि राख्ने व्यवस्था गर्ने ।
- विकास निर्माणका कार्यमा नागरिकको सहभागिता बढ्दि गराउन सहभागितात्मक समावेशी योजना प्रकृया अनिवार्य अवलम्बन गरिने छ, र कार्य संचालन गर्दा नागरिकको संलग्नता र स्वामित्व प्राप्त हुने गरी गरिने छ । यसरी कार्य गर्दा विशेष गरेर अल्पसंख्यक, सिमान्तकृत वा साना किसान र महिला प्रति विशेष सम्बेदनशील रहने गरी कार्य व्यवस्था मिलाउने ।
- निश्चित रकम भन्दा माथिको विकास निर्माणकार्यमा सबै विवरण देखिने गरी योजना स्थल र सार्वजनिक स्थानमा सूचना पाटीको ९होर्डिंग बोर्डको० व्यवस्था गर्ने ।
- नागरिकको गुनासो सुन्ने र संबोधन गर्ने संस्थागत संयन्त्र स्थापित गरी कृयाशिल गराइने छ, र हैलोसरकार र हटलाइन जस्ता व्यवस्था सम्बन्धित कार्यपालिकाले गर्न पहल गर्ने ।
- सुशासनका औजार जस्तै सार्वजनिकर सामाजिक परीक्षण, नागरिक सुनवाई, नागरिक पृष्ठपोषण प्रतिवेदन सम्बन्धित कार्यविधिमा तोकिएको समयमा गर्ने गराउने व्यवस्था मिलाउने ।
- नागरिक वा सर्वसाधारणका लागि आफ्नो आय (व्ययको विवरण सार्वजनिक गर्ने गराउने र कार्यालयको वेब(साइटमा समेत नियमित रूपमा राख्ने व्यवस्था मिलाउने ।
- आन्तरिक र अन्तिम लेखापरीक्षण गराउने र बेरुजुलाई समयमा नियमित, असूलउपर गरी फर्छ्यौट गर्ने गराउने व्यवस्था गर्ने ।
- सार्वजनिक खरीद ऐन नियमावली बमोजिम खरिद कार्य गर्ने गराउने ।
- आचार संहिता अनिवार्यरूपमा परिपालना गर्ने गराउने ।
- सूचनाको हक सम्बन्धि ऐनको पालना गरिने र बर्गीकृत बाहेकका सबै सूचना नागरिकको पहुँचमा पुरयाउने ।
- वार्षिक कार्यक्रम र बजेट र चौमासिक तथा वार्षिक प्रगति प्रतिवेदन आमसंचार मार्फत सार्वजनिक गर्ने गराउने र कार्यालयको सूचना पाटी र वेब(साइटमा राख्ने ।

- निर्णय गर्दा कानूनसम्मत प्रकृया पुरयाईमात्र अखिलयारवालाले निर्णय लिने छ र निर्णयको बैधताका साथै सार्वजनिक नागरिकको ग्राह्यता समेत प्राप्त गरिने गरी कार्य गर्ने ।
- विकास निर्माणका कार्यक्रम र योजना तथा सेवा प्रवाहलाई क्रमशस् स्वीकृत कार्यतालिका र नागरिक बडापत्रमा तोकिएको समयमा सम्पन्न गर्ने गराउने ।
- भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाइने छ र कुनै पनि भ्रष्टाचार हुन नदिने वातावरण श्रृजना गर्ने गराउनेस
- सबै पदाधिकारीले सम्पति विवरण समयमानै तोकिएको कार्यालयमा पेश गर्ने पद्धति अबलम्बन गर्नेस
- अनुदान वा विज्ञापन वा सरकारी श्रोत वितरणको कायदिधि स्वीकृत गराई मात्र वितरणको व्यवस्था गुनासो नआउने गरी गर्ने गराइने छ र सम्भव भए सम्म विपन्न वर्ग र सीमान्त किसानलाई उपलब्ध हुने गरी कार्यविधीमा व्यवस्था गर्ने र
- वित्तीय जोखिम न्यूनिकरणका सबै उपाय अबलम्बन गर्ने

परिच्छेद ७

विविध

१०. संसोधन, खारेजी र वचाउ

- क. स्थानीय तहमा संचालित कृषि कार्यक्रम यसै व्यवस्था बमोजिम संचालन भएको मानिने छ । र
- ख. विगतमा जारी गरिएको स्थानीय कृषि विकास कार्यक्रम संचालन निर्देशिका खारेज गरिएको छ र त्यस बमोजिम भए गरेका काम, कावाहि यस कायदिधि बमोजिम भए गरेको मानिने छ ।
- ग. कायदिधि संसोधनस एस कायदिधिलाई गाउँपालिकाले आबसक्यता अनुसार संसोधन तथा खारेजी गर्न सक्ने छ
- घ. यस कार्यविधीमा उल्लेख नभएका अन्य कुराहरु स्थानीय सरकार संचालन ऐन २०७४ र प्रचलित कानून बमोजिम हुने छ ।

अनुसूची १

गाउँपालिका कृषि विकास समिति तथा वार्ड कृषि विकास समिति गठन र सोको काम कर्तव्य

गाउँपालिका क्षेत्रमा संविधान र ऐन द्वारा निर्धारण गरेका कृषि विकासका कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न गराउन आवस्यक कार्यक्रम तर्जुमा, स्थानिय कृषि विकासका निती नियम, कार्यविधी, मापदण्ड निर्धारण तथा जनप्रतिनिधिहरूको कार्यक्रम प्रति जबाफदेहिता सुनिश्च गर्न गाउँपालिकाले पारित गरेको कार्य विभाजन तथा कार्यसम्पादन नियमावलीको अधिनमा रही अनुसूची १ अनुसार आर्थिक विकास समितिका संयोजकको नेतृत्वमा निम्नानुसारका सदस्य रहेनेगरि पालिका कृषि विकास समिति तथा वार्ड कृषि विकास समिति गठन गर्ने छ ।

कृषि विकास समितिको गठन

क) गाउँपालिका स्तरीय

१. गाउँपालिकाको आर्थिक विकास समितीको संयोजक -संयोजक
 २. गाउँपालिकाले तोकेको महिला सदस्य -सदस्य
 ३. गाउँपालिकाले तोकेको दलित वा अल्पसंख्यक सदस्य -सदस्य
 ४. गाउँपालिकाका योजना महाशाखार शाखारउपशाखाका प्रमुख सदस्य -
 ५. गाउँपालिकाका उद्योग बाणिज्य संघ, कृषि उद्योगमि, व्यवसायी, सदस्य एग्रोभेटका प्रतिनिधि -
 ६. गाउँपालिकाका वित्तीय एवं कृषि सहकारी संस्थाका महिला प्रतिनिधि -सदस्य
 ७. गाउँपालिकाका भित्रका कृषक अगुवाको भेलाबाट मनोनयन भएका -सदस्य एकजना महिला र एकजना पुरुष प्रतिनिधि
 ८. गाउँपालिकाका कृषि वा पशु सेवा महाशाखारशाखाका प्रमुख -सदस्य सचिव
- नोट: गाउँपालिकाका गुणस्तर नियन्त्रण शाखा, वजार व्यवस्थापन शाखाका प्रमुख वा प्रतिनिधि तथा कृषि संग सम्बन्धित विशेषज्ञ वा अनुभवी कृषक,

कृषिक्षेत्रमा उत्कृष्ट योगदानपुरयाउने व्यक्तिलाई आवस्यकतानुसार आमन्त्रण गर्न सकिनेछ ।

ख) वडास्तरीय समिति

गाउँपालिकाको वडातहमा कृषि र पशुपांची सेवा विकासमा सहयोग तथा समन्वयकालागि देहाय बमोजिमको समिति गठन हुने छस् ।

१. वडा अध्यक्ष वा निजले तोकेको कुनै अन्य सदस्य -संयोजक
२. वडाको महिला सदस्य -सदस्य
३. वडाका सचिव -सदस्य
४. वडास्तरमा कृषि सम्बद्ध गैर सरकारी संस्थाका प्रतिनिधी -सदस्य
५. वडामा कार्यरत उत्कृष्ट कृषक समूह मध्ये भेलाबाट छनौट भएका कृषक प्रतिनिधि -सदस्य
६. वडा स्थित कृषि वा पशु सेवाकेन्द्रका प्रमुख -सदस्य
७. वडा स्थित कृषि वा पशु सेवाकेन्द्रका प्रमुख मध्ये जेष्ट प्रमुख -सदस्य सचिव

नोट : वडा भित्रका उत्कृष्ट कृषक, विशेषज्ञ वा कृषि समबन्धि ज्ञान र सीप भएका व्यक्तिलाई आवस्यकतानुसार आमन्त्रण गर्न सकिनेछ ।

- क) उपरोक्त समितिहरूमा एक महिना भित्र सबै पद पूर्ति भइ कार्य सुचारु गर्नु पर्ने छ ।
- ख) समितिहरूले अफ्नो आन्तरिक कार्यविधि आफै बनाइ कार्य सुचारु गर्ने छन र आवस्यकतानुसार बैठक बस्ने छ, तर कम्तिमा पनि वर्षको तीन पटक समितिको बैठक अनिवार्यरूपमा बस्नु पर्ने छ ।
- ग) उपरोक्त समितिहरूमा राजिनामा पेश गरी वा अन्य कुनै किसिमले रिक्त हुन आएमा जसरि शुरुमा नियुक्ति भएको हो सोही प्रकृया पुरयाइ पद पूर्ति गर्ने व्यवस्था गरिनेछ ।

कृषि विकास समितिको काम, कर्तव्य, अधिकार, जिम्मेवारी र उत्तरदायित्व स्थानीय सरकार संचालन ऐन २०७४ मा उल्लेखित प्रावधानहरूको परिधि भित्र रहि पालिका कृषि विकास समितिको काम, कर्तव्य र अधिकार निम्नानुसार हुने छ ।

क. कृषि विकास योजना तर्जुमा

- गाउँपालिकाको कृषि विकासको प्राथमिकताहरु निर्धारण गर्ने,
- गाउँपालिकाको बार्षिक, आवधिक तथा रणनीतिक कृषि योजना तर्जुमा गरि गाउँ सभावाट अनुमोदन गराउने । योजना तर्जुमा गर्दा संबन्धित सबै सरोकारवालाहरुको सहभागिता सुनिश्चित गर्ने ।
- महिला तथा बिपन्न वर्ग, व्याबसायीक कृसक लक्षित गरि कृषि विकास कार्यक्रम तर्जुमा तथा सोको कार्यान्वयन मा सहयोग गर्ने ।

ख. नीति निर्माणः

- कृषि तथा पशु विकास संबन्धि स्थानीय नीति, कानून, कार्यविधी, मापदण्ड तर्जुमा गरि आवस्यकतानुसार गाउँ तथा गाउँ सभावाट पास गराई स्थानीय राजपत्रमा प्रकासित गर्ने र सोको कार्यान्वयन गर्ने गराउने ।

ग. समन्वय तथा सहकार्य

- गाउँपालिका विभिन्न समिति तथा उपसमितिहरु लगायत गाउँ कार्यपालिका तथा व्यवस्थापिका संग समन्वय गर्ने ।
- कृषि योजना तर्जुमा तथा सो को प्रभावकारि कार्यान्वयनका लागि कृषिमा समलग्न कृषक संघ, संगठन, कृषि सहकारि, विभिन्न सरकारि, गैह्यसरकारि संघ संस्था तथा निजी क्षेत्रहरु संग समन्वय र सहकार्य गर्ने ।
- कृषि विकास संग संम्बन्धित कार्यका लागि अन्तर पालिका समन्वय, कृषि ज्ञानकेन्द्र, भेटेरिनरि हस्पीटल तथा पशु विज्ञकेन्द्र, प्रदेश तथा संघिय सरकारका कार्यक्रम, आयोजनाहरु संग सहकार्य र समन्वय गर्ने ।

घ. बजेट तथा जनशक्ति व्यवस्थापनः

- कृषि विकासका लागि आवस्यक बजेटको लेखाजोखा, व्यवस्थापन तथा सोको प्रभावकारि परिचालन गर्ने गराउने ।
- गाउँपालिकामा कृषि विकास कार्यक्रम संचालनका लागि आवस्यक जनशक्तिको प्रक्षेपण तथा व्यवस्थापन गर्ने गाउँ कार्यपालिकालाई सहयोग गर्ने ।

ड. गाउपालिकाको कृषि विकासका सम्भाव्यता अध्ययन, अनुसन्धान गर्ने गराउने ।

च. अनुगमन तथा मुल्यांकन

- गाउपालिका द्वारा संचालित विभिन्न कृषिविकास कार्यक्रमहरूको नियमितरूपमा अनुगमन, उपलब्धिहरूको समिक्षा गरि कृषि विकास शाखालाई रायसुभाव तथा निर्देशन दिने ।

छ. पालिकामा संचालन हुने साना सिचाई आयोजनाहरूको सम्भाव्यता अध्यायन, सर्भे डिजाइन, निर्माण तथा संचालन कार्यका लागि गाउपालिका लाई आवस्यक सहयोग गर्ने ।

ज. संधिय तथा प्रादेशिक सरकारबाट पालिकास्तमा संचालन हुने सिचाईका योजनहरू प्रभावकारिरूपमा संचालन गर्न आवस्यक सहयोग गर्ने ।

झ. क्षममता अभिवृद्धि

- कृषि कार्यक्रम लाई प्रभावकारि संचालन तथा व्यवस्थापनका लागि समितीका पदाधिकारि, कर्मचारिहरू, कार्यपालिका तथा व्यवस्थापीका का सदस्यहरूस्को क्षेमता अभिवृद्धि गर्ने ।

ञ. कृषि उत्पादन सामग्रीहरूको सर्बशुलभ रूपमा उपलब्ध गराउन आवस्यक नीतिगत व्यवस्था गर्ने ।

ट. कृषि उत्पादन, उत्पादकत्व बढ़ि तथा उत्पादित बस्तुहरूको प्रशोधन र बजारिकरण गर्न आवस्यक नीति गत व्यवस्था गर्ने ।

अनुसूची २

योजना को प्राथमिकता निरधारण तथा निर्माणक चरणहरू

क. योजना तर्जुमा गर्दा प्राथमिकता दिनु पर्ने विषय

विषय क्षेत्रगत वा आवधिक योजना तर्जुमा गर्दा कृषि क्षेत्रको सम्बन्धित स्थान विशेष को संभाव्यता हेरी देहायका आधारमा प्राथमिकीकरण र कृषि व्यवसायीकरणका माध्यमबाट प्राथमिकताका विषयमा ध्यान पुराउनेस्

- आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदानपूर्णे

- उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने

- स्थानीय जनताको जीवनस्तर, आमदानी र रोजगार बढ़ने
- स्थानीय बासिन्दाहरूका प्राथमिकतालाई संबोधन गरी जनसहभागिता जुटाने
- महिला बालबालिका तथा पिछडिएका वर्ग क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने
- लैडिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने
- वातावरणीय संरक्षण तथा सम्वर्द्धन, जलवायू परिवर्तन अनुकूलनमा सघाउ पूर्याउनुका साथै दिगो विकासको लक्ष प्राप्तिलाई प्राथमिकता दिई तर्जुमा गर्न सघाउ पुरयाउने र
- बार्षिक योजना तयार गर्दा विषय क्षेत्रगत, आवधिक योजनाका लक्ष, उद्देश्य, नीति, रणनीति र कार्यक्रम प्राथमिकता समेत लाई ध्यानमा राखी बार्षिक योजना, कार्यक्रम बजेट तर्जुमा गर्दा ध्यान दिने ।

योजना तर्जुमाका चरण र प्रकृया

- गाउँपालिका स्तरीय बार्षिक योजना तर्जुमा गर्दा बजेट निर्धारण समितिबाट कृषि क्षेत्रको बजेट पूर्वानुमानको सीमा र मार्गदर्शन तयारीमा माग भएको आवस्यक प्राविधिक सहयोग पुरयाउने .
- सम्बन्धित गाउँपालिकाबाट आगामी वर्षको श्रोतको अनुमान, बजेट सीमा तथा मार्गदर्शन प्राप्त भए पछि कृषि क्षेत्र संग सम्बद्ध सबै सरोकारवालाहरु (विषयगत महाशाखा, शाखा, गैरसरकारी संस्था, निजी क्षेत्र, सहकारी संस्था, विषय विज्ञ आदि) को बैठक बोलाउने .
- कृषि क्षेत्र उपक्षेत्रगत (पशु स्वास्थ, मत्स्यपालन, फलफल खेति, तरकारी आदि) को गाउँपालिका स्तरीय र बडास्तरीय पूर्वानुमानको प्राप्त वर्गिकरणलाई लगानीका क्षेत्र तोकी विषय उप क्षेत्रगत तथा बडास्तरीय कृषि कार्यक्रमको बजेट पूर्वानुमान र मार्गदर्शन तयार गर्ने .
- प्राप्त बजेट पूर्वानुमान, मार्गदर्शन र अबलम्बन गरिने नीति रणनीति र विषय र भौगोलिक क्षेत्रगत लगानीको बाँडफाँट गरी सम्बन्धित शाखा, सेवाकेन्द्र, बडा वा इकाईमा मार्गदर्शन सहित बजेट पूर्वानुमान पठाइने

र सम्बन्धित जिम्मेवार व्यक्ति समेत तोकी योजना तर्जुमा प्रकृयाको थालनी समेत गर्ने .

- सम्बन्धित गाउँपालिका तथा विषयगत निकाय (कृषि क्षेत्र) बाट वडामा प्राप्त बजेट पूर्वानुमान र मार्ग दर्शनका अधीनमा रही कार्यक्रम र बजेट तर्जुमा गर्न वडास्तरमा रहेका सरकारी, गैरसरकारी, सहकारी संस्था तथा निजी क्षेत्रका सरोकारवाला सबैको बैठक आयोजना गरी प्राप्त बजेट पूर्वानुमान र मार्गदर्शनको जानकारि गराइने र वडास्तरमा तथ्याङ्क, सूचना तथा बस्तुगत विवरणको आधारमा स्थिति र संभाव्यताको विश्लेषण गरी वडास्तरिय लगानीको प्राथमिकता निर्धारण गर्ने .
- विषयगत निकाय र गैरसरकारी संस्थाको कार्यक्रम बीचमा पनि परिपूरकता कायम गरी एकिकृत योजना तर्जुमा गर्न गराउने .
- सबै सरोकारवालालाई करिब एक महिनाको समय दिई वस्तिस्तरमा तर्जुमा को तालिका समेत तय गर्ने
- यसरी तय गरिएको समयतालिका सबै वस्ति वा कृषक समूहलाई समेत जानकारी गराई वस्ति वा समूहस्तरमा योजना तर्जुमाको थालनी निर्दिष्ट समयमा गर्ने र यसै बीचमा यदि प्रदेशतहबाट थप कृषि विषयक बजेट पूर्वानुमान वा संशोधित अनुमान गाउँपालिकाबाट प्राप्त भएमा सो समेत समावेश गरी योजना तर्जुमा प्रकृयामा समावेश गराउने .

क वस्ति र टोलस्तरमा देहायको प्रकृया अबलम्बन गरी योजना तर्जुमा गर्ने.

- वस्तिस्तरमा रहेका कृषक समूह, समिति तथा संस्था संग अन्तरकृया गरी तिनका माग र प्राथमिकताहरूलाई सम्बोधन गर्न र तिनले गर्न सक्ने लागत सहभागितालाई समेत संकलन गरी उनीहरूकै सहभागितामा तोकिएका मापदण्डका आधारमा प्राथमिकता निर्धारण गर्ने .
- यसरि सबै वस्तिरटोलस्तरबाट माग र प्राथमिकता संकलन भए पश्चात सम्बन्धित वडा सचिवले विषयगत र अन्य सरोकारवाला हरूसंग छलफल गरी विषय क्षेत्रगत रूपमा कार्यक्रम र बजेट छुट्याउने र बजेट पूर्वानुमानको रकम संग मेलखाने गरि एकिकृत गरी वडा अध्यक्ष समक्ष घटबढको विवरण पेश गर्ने . र

- यदि कुनै योजना वा कार्यक्रम अत्यन्त जरुरि छ र बजेट पूर्वानुमान भित्र रहन नसकेमा गाउँस्तरीय योजना मा समावेश गर्ने गरी सुची समेत प्रस्तुत गर्ने ।
- ख. वडासमितिले सबै सरोकारवाला को बैठक बोलाई यसरी वस्ति र टोलस्तर बाट संकलित भएको सूचीमा विषयगत प्राथमिकता निर्धारण अनुसार रुजु गरि वडा समितिबाट पारित गर्ने र यसरी पारित गर्दा वडास्तरीय तथा गाउँपालिकास्तरीय योजनामा बर्गीकरण गरी सिफारिश सहित सम्बन्धित कार्यपालिकामा पेश गर्ने ।
- ग. यदि कुनै योजना दुइ वा दुई भन्दा बढि वडामा संचालन गरिनु पर्ने रहेछ भने ती वडावीचको समन्वय बैठक राखी अन्तर वडास्त्रिय योजनाको प्राथमिकता समेत सम्बन्धित कार्यपालिकामा सिफारिश सहित पेश गर्ने ।
- घ. गाउँ कार्यपालिका सचिवले वडावाट प्राप्त सबै सुचीलाई तथा गाउँपालिकास्तरीय विषयगत शाखा, महाशाखाबाट प्राप्त सूचीलाई समेत एकिकृत गर्ने र यसरि एकिकृत गरिएको सुचीलाई विषय क्षेत्रगत प्राथमिकताक्रम अनुसार सुची तयार गर्नुका साथै उक्त सुचीलाई वडास्तरीय र पालिकास्तरीयमा बर्गीकरण गरी सम्बन्धित बजेट तथा कार्यक्रम तर्जुमा समितिमा पेश गर्न अध्यक्ष वा प्रमुख समक्ष प्रस्तुत गरिने र उक्त योजना तर्जुमा समितिमा पठाउने ।
- ड. बजेट तथा कार्यक्रम तर्जुमा समितिले यसरी प्राप्त योजना र कार्यक्रमलाई सम्बन्धित विषय क्षेत्रगतगत समिति मा छलफलका लागि पठाउने ।
- च. कृषि सम्बन्धी विषयगत समितिले यसरी वडा, विषयगत शाखा तथा कृषि सम्बन्धि गैर सरकारी संस्था, निजीक्षेत्र र सहकारी संस्थावाट प्राप्त सुचीलाई एकिकृत गरी आफुलाई प्राप्त बजेट पूर्वानुमान र मार्गदर्शन अनुसार भए नभएको हेनुका साथै प्रदेश र संघीय योजना तथा कार्यक्रम संग परिपूरकता कायम समेत गराउने ।
- छ. कृषि संग सम्बन्धित अन्य विषयगत निकाय संग समेत पारस्परिकता हुने गरी कृषि सम्बन्धि वार्षिक तथा बहुवर्षिय कार्यक्रम र बजेट प्राथमिकता क्रम निर्धारण गरी गाउँ कार्यपालिकास्तरीय बजेट तथा कार्यक्रम तर्जुमा समितिमा राय सिफारिश सहित पठाउने ।

- ज. सम्बन्धित गाउँपालिकाका लागि बजेट वक्तव्यमा पारिनु पर्ने कृषि सम्बन्धी नीति समावेश गरी कृषिमा हुने समष्टि लगानी र उपलब्धीको प्रक्षेपण सहितको नीति तयार गरी सम्बन्धित सभामा पेश गरिने बजेट वक्तव्यको मसौदा समेत तयार गरी योजना तर्जुमा समितिमा प्रस्तुत गर्ने ।
- झ. योजना तर्जुमा समितिले कृषि समिति बाट प्राप्त गरेको एकिकृत कार्यक्रम, बजेट र नीति सम्बन्धित गाउँ पालिकामा पठाउन अगाडी निम्न कार्य गर्ने ।
- सम्बन्धित क्षेत्रमा संचालन हुने योजना र कार्यक्रममा दोहोरोपन आउन न दिने गरी आपसी तादाम्यता र परिपूरकता कायम गर्ने व्यवस्था मिलाउने ।
 - बजेट तथा कार्यक्रमको विषयक्षेत्रगत सम्बन्धित समितिमा पुनस् छलफल गराउनु पर्ने भए गराई अन्तिम प्रस्ताव तयार गरी सम्बन्धित कार्यपालिकामा पेश गर्न आदेश दिने ।
 - आवधिक योजना तयार भएको रहेछ भने उक्त आवधिक योजनाको दूरदृष्टि, लक्ष, उद्देश्य, नीति र कार्यक्रमका प्राथमिकता अनुकूल भए नभएको हेरी उक्त आवधिक योजना संग तालमेल हुने गरी प्रस्तुत गर्ने ।
 - संघीय सरकारमा नेपाल सरकारले बजेट प्रस्तुत गर्ने समय जेष्ट १५ गते तोकिएको हुनाले बजेट वक्तव्यको संघीय नीति समेत स्थानीय तहमा असर पर्ने भए सो विषय समेत स्थानीय तहको नीति र कार्यक्रम समावेश गर्ने ।
 - त्यस्तै प्रदेश सरकारले जेष्ट मसान्त भित्र बजेट र कार्यक्रम प्रस्तुत गर्ने हुँदा स्थानीय तहलाई असर पर्ने भए सो विषय समेत स्थानीय तहको नीति र कार्यक्रम समावेश गर्ने ।
 - आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको अन्तिम प्रस्ताव तयार गर्ने ।
 - यदि वहु वर्षिय योजना रहेछ भने त्यसको लगानीको प्रक्षेपण र उपलब्धि लक्ष समेत निर्धारण गरी प्रस्तुत गर्ने ।

- बजेट सीमा भित्र रही बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गर्ने र घाटा बजेट प्रस्तुत गर्न बन्देज रहेको हुँदा कुनै हालतमा पनि घाटा बजेट र कार्यक्रमा सिफारिश नगर्ने ।
- सम्बन्धित गाउँ सभामा प्राप्त बजेट तथा कार्यक्रममा छलफल गरी अषाढ २५ गते भित्र कार्यपालिका संग केहि थप बुझ्नु पर्ने भएमा सम्बन्धित कार्यपालिकामा निर्देशन सहित प्रस्ताव सम्बन्धित कार्यपालिकामा फिर्ता पठाउने व्यवस्था गर्ने ।
- सम्बन्धित कार्यपालिकाले यसरी प्राप्त फिर्ता हुन आएको बजेट तथा कार्यक्रममा केहि हेरफेर गर्न उचित देखिएमा वा नदेखिएमा पुष्ट्याई सहित पुनर् सम्बन्धित सभामा राय सहित पेश गर्ने ।
- सम्बन्धित सभाले अषाढ मसान्त भित्र बजेट र कार्यक्रम पारित गरि सक्नु पर्ने ।
- बजेट र कार्यक्रम सार्वजनिककरणस् सभाबाट स्वीकृत भए पछि विभिन्न संचार माध्यमबाट सर्वसाधारणको जानकारीकालागी बजेट, कार्यक्रम र लिइएका नीति सम्बन्धित कार्यपालिकाले प्रकाशित गर्नु पर्ने छ र आ(आफ्नो वेबसाइटमा समेत राख्ने वेबस्था व्यवस्था गर्ने ।

ख. योजना कार्यान्वयन

गाउँ सभा बाट पास भएका कृषि योजनहरुको प्रभावकारि संचालनका लागि आवस्यकता अनुसार स्थानीय मापदण्ड तयार गरि सोको आधारमा कार्यक्रम कार्यान्वयन गर्ने छ ।

१. सबै सरोकारवालाले कार्यक्रम र बजेट को कार्यान्वयन र जिम्मेवारी तालिका तयार गर्ने
- कार्यक्रम स्वीकृत भए पछि सरोकारवाला सबै विषयगत निकायले आ(आफ्नो महाशाखा, शाखागत र वडागत रूपमा योजना, कार्यक्रमलाई कृयाकलापमा विभक्त गरी निश्चित कार्यतालिकामा राख्ने र यसरि कार्यतालिका तयार गर्दा जिम्मेवारी तालिका समेत तयार गर्ने र
 - यसरी तयार गर्दा कार्यक्रम कार्यान्वयन को तरिका मध्ये लिइने निम्न विकल्प जस्तै उपभोक्ता समिति, ठेक्का पट्टा, गैरसरकारी संस्था, सहकारी वा सेवा करार, अमानत मध्ये उपयुक्त विकल्पको समेत

सार्वजनिक खरिद ऐनको परिधि भित्र रही छनौट गरी प्रस्तुत समेत गर्ने ।

२. विषयगत समितिमा कार्यान्वयन तालिका पेश गर्ने

- यसरि महाशाखा, शाखागत वा बडागत कार्यक्रम र बजेट तयार भए पछि, कृषि विषयगत समितिमा सम्बद्ध सबै सरोकारवाला गैर सरकारी संस्था, सहकारी संस्था र निजिक्षेत्रबाट समेत कार्यान्वयन तालिका प्रस्तुत गराउने
- यसमा आपसी समन्वय र परिपूरकता कायम गर्न अन्य सम्बन्धित विषयगत क्षेत्रका सरोकारवाला सबैलाई पनि आमन्त्रण गर्नु पर्ने देखिएमा सो समेत गर्ने
- उक्त कार्यान्वयन तालिकामा के, कति, कहाँ, कसरी, कस्ले, कसबाट, कस्कालागि, लाग्ने लागत, उपलब्धि परिमाण र जिम्मेवार व्यक्ति र निकाय स्पष्ट देखाउनु पर्ने गरी तालिका प्रस्तुत गर्न लगाउनेस र
- कृषि समितिले पारित गरे पछि सम्बद्ध अन्य विषयक्षेत्रगत समितिले अन्तरक्षेत्रगत परिपूरकता हेरी पारित गर्ने र सम्बन्धित पालिकाको बजेट तथा कार्यक्रम समितिमा पठाउनो बजेट तथा कार्यक्रम समितिले मार्गदर्शन अनुसार भए नभएको हेरी सम्बन्धितकार्यपालिकामा पेश गर्ने ।

ग. योजना कार्यान्वयनका लागि बजेट प्रवाह प्रक्रिया

- सम्बन्धित प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रम र बजेटको अखिलयारी श्रावण उ गते भित्र दिनु पर्ने व्यवस्था गर्ने ।
- प्रमुख प्रशासकीय अधिकृतले आफूलाई प्राप्त भएको मितिले १५दिन भित्र तयार भएको कार्यान्वयन कार्यतालिका र बजेट र कार्यक्रमको अखिलयारी कार्यान्वयन मार्गदर्शन सहित सम्बन्धित महाशाखा, शाखा तथा बडा समितिमा पठाउने व्यवस्था गर्ने ।
- कार्यान्वयन मार्ग दर्शनमा भौतिक तथा वित्तीय प्रगति प्रतिवेदनको ढाँचा समेत राखि प्रतिवेदन पठाउने वा कार्यान्वयनको तरिका, समयमा कार्य सम्पादनमा उत्कृष्टता हासिल गरेमा पुरुस्कार र नगरेमा दण्डको व्यवस्थालाई कार्य सम्पादनको अभिन्न अंगकोरूपमा राख्ने व्यवस्था मिलाउने ।

- सम्बन्धित गाउँपालिकाबाट अखिलयारी र मार्गदर्शन प्राप्त भए पछि कृषि संग सम्बन्धित कार्यान्वयन गर्ने जिम्मेवार निकायमा कार्यान्वयन तालिका सहित कार्यक्रम र बजेट खर्च गर्ने जिम्मेवार निकाय तोकी पठाउने र यदि स्थानीय तहको प्राथमिकता प्राप्त योजना वा कार्यक्रम भए सो समेत खुलाउने ।
- कृषि समितिले वा शाखा प्रमुखले आफ्ना विषयक्षेत्र अन्तर्गतका प्राथमिकता प्राप्त योजनाको सूची समेत सम्बन्धीत जिम्मेवार निकाय र व्यक्तिलाई उपलब्ध गराउनु पर्ने व्यवस्था गर्ने ।
- सम्बन्धित कार्यपालिकाका प्रमुख, अध्यक्ष ले प्रमुख प्रशासकीय अधिकृत संग र प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित महाशाखा वा शाखा प्रमुख वा वडा समिति संग कार्य सम्पादन सूचक सहितको कार्य सम्पादन करार गर्ने ।
- यदि कृषिक्षेत्रको विषयमा कार्य सम्पादन करार भएको भए तत्तत जिम्मेवार व्यक्तिसंग सचिव वा सम्बन्धित महाशाखा वा शाखा प्रमुख ले कार्यसम्पादन करार समेत गर्नु पर्नेस र
- सम्बन्धित कार्यपालिकामा स्वतन्त्र कार्यसम्पादन मुल्ल्यांकन समिति समेत गठन गरी सम्बन्धित महाशाखा वा शाखाको कार्य सम्पादन मुल्ल्यांकन ६८६ महिनामा गर्ने व्यवस्था मिलाउने ।

आज्ञाले,
तुलसीराम भगत
प्रमुख प्रशासकीय अधिकृत